



कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचार संहिता,

२०८०

कार्यपालिकाबाट स्वीकृत मिति: २०८०।१०।०४

हिमाली गाउँपालिका
धुलाचौर, बाजुरा
सुदूरपश्चिम प्रदेश नेपाल

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ को दफा २१ ले दिएको अधिकार प्रयोग गरी हिमाली गाउँपालिकाले देहायको आचार संहिता बनाई लागू गरेको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ:

(क) यो आचार संहिताको नाम पालिकामा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचार संहिता, २०८० रहेको छ ।

(ख) यो आचार संहिता हिमाली गाउँपालिकाले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आचार संहितामा

(क) “कर्मचारी” भन्नाले हिमाली गाउँपालिकामा कार्यरत कर्मचारी वा कामदार सम्झनुपर्छ ।

(ख) “जनप्रतिनिधी” हिमाली गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीलाई सम्झनुपर्छ ।

(ग) “कार्यस्थल” भन्नाले हिमाली गाउँपालिका र यस अन्तर्गत रहेका वडा कार्यालय र कार्यालयसंग सम्बन्धित सेवा प्रदान गर्ने इकाईहरूलाई सम्झनु पर्छ ।

(घ) “यौनजन्य दुर्व्यवहार” भन्नाले कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देहायको कुनै कार्य गरे वा गराएमा यौनजन्य दुर्व्यवहार गरेको सम्झनु पर्छ:

(घ१) यौनजन्य आशयले शरीरको कुनै अंगमा छोएमा वा छुने प्रयास गरेमा,

(घ २) अश्लील तथा यौनजन्य क्रियाकलापसंग सम्बन्धित शव्द, चित्र, पत्रपत्रिका, श्रव्यदृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा,

(घ ३) लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा शारीरिक हाउभाउ मार्फत यौनजन्य आशय प्रकट गरेमा,

(घ ४) यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा,

(घ ५) यौनजन्य आशयले जिस्क्याएमा वा हैरानी दिएमा ।

(ङ) “प्रमुख” भन्नाले कुनै कार्यस्थलको प्रशासनिक वा व्यवसायिक काम कारवाहीको सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार प्राप्त व्यक्ति वा सो प्रयोजनका लागि प्रत्यायोजित अधिकार प्रयोग गर्ने अधिकारी सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्यस्थलको अन्यत्र शाखा तथा इकाई रहेको भए त्यस्तो शाखा वा इकाईको प्रमुख समेतलाई जनाउँछ ।

(च) “सेवाग्राही” भन्नाले कुनै किसिमको सेवा प्राप्त गर्ने उद्देश्यले कार्यस्थलमा उपस्थित व्यक्ति सम्झनु पर्छ र सो शब्दले निजको साथमा कार्यस्थलमा आउने व्यक्ति समेतलाई जनाउँछ ।

परिच्छेद २

कार्यालय प्रमुखको आचरण

३. पदीय मर्यादा कायम गर्नुपर्ने:

(१) कार्यालय प्रमुखले कार्यस्थलमा आफ्नो सेवा, शर्त सम्बन्धी प्रचलित कानूनले तोकेको सीमा वा व्यवसायिक आचरणको सीमाभित्र रही पदीय मर्यादा कायम गर्नुपर्नेछ ।

(२) कार्यालय प्रमुखले कार्यस्थलमा हुन सक्ने यौनजन्य दुर्व्यवहारको सम्बन्धमा शुन्य सहनशीलताको नीति अबलम्बन गर्नु पर्नेछ ।

४. सम्मानजनक र समान व्यवहार गर्नुपर्ने:

(१) कार्यालय प्रमुखले कुनै कर्मचारीलाई जात, जाति, धर्म, भाषा, लिङ्ग, उमेर, राजनीतिक वा सामाजिक हैसियत, भौगोलिकता, राजनीतिक दृष्टिकोण, पहुँच वा सम्बन्ध, शारीरिक अवस्था, वैवाहिक स्थिति वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई सम्मानजनक र समान व्यवहार गर्नुपर्छ ।

(२) कार्यालय प्रमुखले उपदफा (१) मा उल्लेखित कुनै आधारमा कुनै कर्मचारी वा सेवाग्राहीलाई होच्याउने, अपमान हुने वा त्यस्तो कर्मचारीले असहज महसुस गर्ने गरी बोलाउन वा सम्बोधन गर्न वा गर्न लगाउन हुँदैन ।

(३) प्रमुखले कार्यस्थलमा कार्यरत कुनै कर्मचारीलाई यौनजन्य आशयले आफूसंग नजिक राख्ने वा आफूसंग नजिक रहन बाध्य पार्न हुँदैन ।

५. पारदर्शिता कायम गर्नुपर्ने:

(१) प्रमुखले आफू कार्यरत कार्य स्थलबाट प्रदान गरिने सेवा सुविधा, त्यस्तो सेवा सुविधा प्रवाह गर्ने तरिका र प्रक्रियामा कुनै कर्मचारी वा सेवाग्राहीलाई भेदभाव नहुने गरी पारदर्शिता कायम गर्नु पर्नेछ ।

(२) प्रमुखले यौनजन्य आशयले कुनै कर्मचारीलाई विशेष सुविधा उपलब्ध गराउन वा उपहार दिन हुँदैन ।

६. सहज सम्पर्कमा रहनु पर्ने: प्रमुख कार्यस्थलमा रहँदा सबै कर्मचारीको सहज पहुँचमा रहनु पर्छ । प्रमुखले सबै कर्मचारीको गुनासो सुन्ने सरल व्यवस्था मिलाउनु पर्छ ।

७. गोपनीयता कायम गर्नुपर्ने: प्रमुखले कुनै कर्मचारीले निजमाथि यौनजन्य दुर्व्यवहार भएको भनी गुनासो गरेमा त्यस्तो गुनासो गर्ने वा त्यसरी यौनजन्य दुर्व्यवहार गरेको भनिएको कर्मचारी वा सेवाग्राहीको मान प्रतिष्ठामा आघात नपुग्ने गरी गोपनीयता कायम गर्नुपर्छ ।

८. कर्मचारीसंगको व्यवहार: प्रमुखले आफ्नो पद वा अधिकारको दुरुपयोग गरी कुनै पनि कर्मचारीसंग देहायको व्यवहार गर्नु हुँदैन:

(क) यौनजन्य आशयले कुनै कर्मचारीको शरीरको कुनै अंगमा छुने वा छुने प्रयास गर्न,

(ख) विद्युतीय माध्यम (एस.एम.एस., इमेल, फेसबुक, ट्वीटर वा अन्य त्यस्तै किसिमका सामाजिक संजाल) बाट अशिष्ट, अश्लील शब्द, चित्र, श्रव्य वा दृश्य सामग्री सम्प्रेषण गर्न वा गर्न लगाउन,

(ग) यौनजन्य आशयले कर्मचारीसंग अनावश्यक हिमचिम बढाउन वा जिस्काउन,

(घ) यौनजन्य आशयले कर्मचारीसंग अशिष्ट, अश्लील तथा यौनजन्य कुराकानी गर्न,

(ङ) यौनजन्य आशयले कर्मचारीलाई बिना काममा कार्यालय समय अघि वा पछि आफ्नो कार्यक्षमता राख्न वा बस्न बाध्य पार्न,

(च) यौनजन्य आशयले कर्मचारीलाई कुनै विशेष सेवा सुविधा दिने प्रलोभन देखाउन,

(छ) कुनै कर्मचारीलाई यौनजन्य कार्यको लागि शारीरिक वा मानसिक दबाव दिन वा हैरानी दिन,

(ज) कुनै कर्मचारीलाई होच्याउने वा अपमान हुने खालका शब्दहरू प्रयोग गर्न वा यौनजन्य आशय झल्किने गरी कुनै संकेत गर्न वा गर्न लगाउन ।

कर्मचारीले पालना गर्नुपर्ने आचरण

९. अधिकारको दुरुपयोग गर्न नहुने: कर्मचारीले कार्यस्थलमा आफ्नो पद, अधिकार वा शक्तिको दुरुपयोग गरी, कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य क्रियाकलापको प्रस्ताव राख्न हुँदैन ।

१०. अश्लील शब्द प्रयोग गर्न नहुने: कर्मचारीले कार्यस्थलमा आफूसंग कार्यरत महिला वा अन्य कर्मचारी वा सेवाग्राहीप्रति यौनजन्य दुर्व्यवहार हुने खालका अशिष्ट वा अश्लील शब्द प्रयोग गर्नुहुँदैन ।

११. परिचयपत्र र पोशाक लगाउनु पर्ने: प्रमुख वा कर्मचारीले कार्यस्थलमा रहँदा कार्यालयले उपलब्ध गराएको परिचयपत्र र निर्धारित पोशाक लगाउनु पर्नेछ ।

१२. कार्यस्थलमा उचित दुरी कायम गर्ने सन्दर्भ :

(१) प्रमुख वा कर्मचारीले कार्यस्थलमा कार्यरत रहँदा एक आपसमा शारीरिक वा मानसिक रूपले असहज नहुने गरी उचित दुरी कायम गरी बस्नु पर्नेछ ।

(२) प्रमुखले कार्यस्थलमा रहने कार्यकक्षको खाका (लेआउट) तयार गर्दा यौनजन्य दुर्व्यवहार निवारणमा सहयोग पुग्ने गरी खुल्ला कोठा, कर्मचारीलाई एक आपसमा शारीरिक वा मानसिक रूपमा असहज नहुने गरीको दुरी कायम र सम्भव भएसम्म प्रमुखबाट एकैपटकमा सबैको निगरानी गर्न मिल्ने खालका कार्यकक्ष निर्माण गर्नु पर्नेछ ।

१३. जानकारी गराउनु पर्ने: कसैले कार्यस्थलमा कार्यरत कर्मचारी प्रति यौनजन्य दुर्व्यवहार गरेमा वा त्यस्तो व्यवहार गर्न सक्ने संकेत देखेमा सो कुराको तत्काल प्रमुखलाई जानकारी गराउनुपर्नेछ ।

१४. प्रयत्नशील रहनुपर्ने: कर्मचारीहरू कार्यस्थलमा हुने वा हुन सक्ने यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्न सधैं प्रयत्नशील रहनुपर्नेछ ।

सेवाग्राहीले पालना गर्नुपर्ने आचरण

१५. यौनजन्य दुर्व्यवहार हुने खालका गतिविधि गर्न नहुने: सेवाग्राहीले आफूले प्राप्त गर्ने सेवा सुविधासंग सम्बन्धित कार्यस्थलमा कार्यरत प्रमुख वा कर्मचारीहरू प्रति यस आचारसंहिता विपरित हुने गरी यौनजन्य आशयले जिस्काउन, यौनजन्य शब्द वा संकेत प्रयोग गर्न वा कार्यालयको ल्यापटप, कम्प्युटर र अन्य विधुतिय सामाग्रीमा अश्लिल चित्र, चलचित्र तथा तस्वीर देखाउन वा अन्य कुनै किसिमले अस्वभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार लगायतका यौनजन्य दुर्व्यवहार हुने खालका कुनै प्रकारका गतिविधि गर्न वा गराउन हुँदैन ।

१६. अनावश्यक हैरानी दिन नहुने:

(१) सेवाग्राहीले आफ्नो कामसंग सरोकार भएको विषयमा बाहेक कार्यस्थलमा कार्यरत कर्मचारीसंग यौनजन्य आशयले अनावश्यक गफ गर्ने, कर्मचारीको काममा बाधा पुग्ने, कर्मचारीलाई असहज अनुभव हुने खालका गतिविधि गर्न हुँदैन ।

(२) सेवाग्राहीले सम्बन्धित कर्मचारीको अनुरोधमा आफै उपस्थित भएर सेवा लिनुपर्ने अवस्थामा बाहेक कुनै पनि कर्मचारीको छेउमा गएर उभिने, बस्ने, कर्मचारीको शरीरको कुनै अंगमा छुने वा कुनै प्रकारले मानसिक तनाव दिने खालका गतिविधि गरी हैरानी दिने काम गर्न वा गराउन हुँदैन ।

१७. गुनासो/उजुरी गर्नुपर्ने: सेवाग्राहीले कार्यस्थलमा कुनै कर्मचारीले आफूसंग यस आचारसंहिता विपरित हुने गरी कुनै प्रकारको यौनजन्य दुर्व्यवहार गरेमा वा गर्न खोजेमा त्यसको जानकारी तुरुन्त प्रमुखलाई लिखित वा मौखिकरूपमा दिनु पर्नेछ ।

परिच्छेद-५

उजूरी सुनुवाई प्रक्रिया निर्धारण र घटना व्यवस्थापन

- गोपनीयता:
- समय सीमा:
- पीडितलाई संरक्षण र परामर्श:
- पीडक माथि निगरानी र छानविन:
- घटनाको गाम्भीर्यता हेरी अनुशासन सम्बन्धी कारवाही वा नियमक निकायमा प्रेषण
- आचार संहिताको पालनाको सुनिश्चितता
- सबैलाई जानकारी
- सबैलाई तालिम र अभिमुखीकरण
- सबैबाट पालना हुने प्रतिवद्धता
- अनुगमनको व्यवस्था
- अभिलेख

परिच्छेद-५

विविध

१८. यौनजन्य क्रियाकलापलाई प्रोत्साहन दिन नहुने: कसैले पनि कार्यस्थलमा यौनजन्य क्रियाकलापलाई प्रोत्साहन गर्ने खालका गतिविधिलाई प्रोत्साहन दिनु हुँदैन ।

१९. सूचना वा पोष्टर लगाउनुपर्ने: प्रमुखले कार्यस्थल परिसर, मुख्य प्रवेशद्वार वा कार्यस्थलभित्र सबैले देख्ने स्थानमा यौनजन्य दुर्व्यवहार निवारणमा सहयोग पुग्ने खालका सचेतनामूलक सूचनाबोर्ड वा पोष्टर लगाउनु पर्नेछ ।

२०. सेवाग्राहीको लागि प्रतिक्षास्थलको व्यवस्था गर्नुपर्ने: प्रमुखले कार्यस्थल परिसरभित्र उपयुक्त स्थानमा सेवाग्राहीको लागि प्रतिक्षास्थलको व्यवस्था गर्नुपर्नेछ ।

२१. सुरक्षा व्यवस्था मिलाउनुपर्ने: प्रमुखले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणको लागि सवारी साधनको प्रयोग, कार्यालयको भौतिक अवस्था, कामको प्रकृति, कर्मचारीको संख्या, सेवाग्राहीलाई प्रदान गर्ने सेवा, सुविधा, उपलब्ध स्रोत र साधन समेतको आधारमा आवश्यक सुरक्षा व्यवस्था मिलाउनु पर्नेछ ।

२२. लैंगिक संवेदनशील भाषाको प्रयोग: कार्यस्थलमा कर्मचारी र सेवाग्राहीहरूले लैंगिक संवेदनशील भाषाको प्रयोग गर्नुपर्नेछ ।

२३. कार्यकक्षमा सि.सि.टि.भि.को प्रयोग: कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणको लागि सम्भव भएसम्म कार्यकक्षमा सि.सि.टि.भि.को प्रयोग गर्नुपर्नेछ ।

२४. अनुगमन गर्नुपर्ने: प्रमुखले कार्यस्थलमा यौनजन्य दुर्व्यवहार हुन नदिन र यौनजन्य दुर्व्यवहार निवारणको लागि लागू गरिएको आचार संहिता पालना भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्नुपर्नेछ ।

२५. गुनासो पेटिकाको व्यवस्था गर्नुपर्ने: कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणको लागि कार्यालयको उपयुक्त स्थानमा गुनासो पेटिकाको व्यवस्था गरी प्रत्येक १५ दिनमा उजुरी पेटिका खोल्नुपर्ने र प्राप्त उजुरीहरू माथि प्रमुखले नियमानुसार कारवाही गर्नुपर्नेछ ।

लैङ्गिक तथा यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी अचार संहिता २०८०

हामी निम्नानुसारका बुदाहरुको अक्षरस पालना गर्ने प्रतिवद्ध छौं ।

- ❖ कार्यस्थलको कार्यलयको काम गर्ने स्वास्थ्य, सुरक्षित, पारदर्शी निष्पक्ष र लैङ्गिक मैत्री बातावरण को सबैले पालना गर्नेछौं ।
- ❖ कार्यस्थलको पदीय मर्यादालाई कायम राखी सबैले सबैलाई मर्यादित व्यवहार गर्नेछौं ।
- ❖ औपचारिक एबम अनौपचारिक रूपमा लैङ्गिक अपमान, जातीय छुवाछुत र छेत्रीय विभेद झल्किने गरि कसैले कसैलाई बोलीचाली र व्यवहार गर्ने छैनौं र अरुले गरेको पनि सहने छैनौं ।
- ❖ जेष्ठ नागरिक यौनिक तथा अल्पशंख्यक, महिला, बालबालिका तथा अपाङ्गता भएका सबै व्यक्ति प्रति सम्मानजनक र सकारात्मक र जिम्मेवारीपूर्ण व्यवहार गर्ने ।
- ❖ यौनजन्य आसयले प्रोत्साहन हुने गरी जिस्किने अपठेरो लाग्ने गरी दोहोरो अर्थ लाग्ने खालको शब्द कसैले कसैलाई प्रयोग गर्ने छैनौं
- ❖ आफ्नो जिम्मेवारी इमान्दारीपुर्बक पुरा गर्ने छौं र सेवा दिंदा र लिदा समान व्यवहार गर्ने छौं ।
- ❖ लिंग एबम जातियत्ताको आधारमा कुनै पनि व्यक्तिको कार्य क्षमता माथि शंका उपसंका गर्ने छैनौं ।
- ❖ कार्यालय कसैले कसैलाई दुर्व्यवहार गरेमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने छौं र शुन्य शिलाताको नीतिलाई अब्लाबन गर्नेछौं ।
- ❖ सबैमा सम्मान सदभाव र सहयोगी व्यवहार गर्ने छौं र कार्यस्थलमा अरुको निजि कुरा गरेर समय र सम्बन्ध बिगार्ने छैनौं ।
- ❖ लैङ्गिकदुर्व्यवहार र जातीय दुर्व्यवहार सामाजिक रूपमा अमानविय र कानुनिरूपमा दण्डनीय भएकोले यसलाई पालाना गर्नु हरेक नागरिको कर्तव्य हो ।
- ❖ लैङ्गिक हिंशाहुन नदिन कामदा कर्मचारी र व्यवस्थापन विच निरन्तर सम्पर्क सम्बाद तथा छलफल हुने व्यवस्था गर्ने छौं ।
- ❖ गाउँपालिका लगायत विभिन्न निकायहरुले संचालन गर्ने लैङ्गिक हिंशाविरुद्ध जनचेतना जगाउने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छौं ।

- ❖ लैङ्गिक हिंशा गर्ने कामदार र कर्मचारी उपर विभागिय कारवाही गर्न गाउँपालिकाले सम्बन्धित नियमावली विनियमवलीमा आवश्यक प्रावदान रात्नेछौं ।
- ❖ सीप क्षमता र व्यक्ति विकासका क्रियाकलापहरु संचालनमा लैङ्गिक सम्बेदनशिलता ध्यानदिइ त्यस्ता क्रियाकलापमा महिला कामदार वा महिला कर्मचारी वा तेस्रो लिङ्गीको सहभागिता अभिवृद्धी गर्न सहुलियत वा प्रोत्साहन दिनेछौं ।
- ❖ हिंशाजन्य व्यवहार दुरव्यवहार (जातीय छुवाछुत, लैङ्गिक विभेद तथा अपमान) गर्ने छैनौं र अरुले गरेको पनि सहने छैनौं ।
- ❖ लैङ्गिक हिंशाके घटना घटेको पाइएमा छानविन गरी दोषि उपर कारवाही गर्ने कुरामा हामी प्रतिवद्ध छौं ।
- ❖ लेख्दा बोल्दा र व्यवहार गर्दा लैङ्गिक सम्बेदनशिलता र शिष्टाचारमा जोड दिने छौं ।
- ❖ महिला र पुरुषका लागि छुट्टा छुट्टै ड्रेसिङ कक्ष र शौचालयको व्यवस्थापन गर्न प्रतिवद्ध छौं ।
- ❖ कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१ अर्न्तगत तयार गरेको आचार संहिता २०८० पालना गर्ने प्रतिवद्धता गर्दछौं ।